



स्थानीय राजपत्र

शैलुङ गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ६,

संख्या: ६,

११ श्रावण, २०७९

भाग-२

शैलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
काटाकुटी दोलखा
बागमती प्रदेश, नेपाल

“ शैलुङ गाउँपालिका कुकुर बन्ध्याकरण तथा रेबिज रोग
नियन्त्रण कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७९”

प्रस्तावना:

रेबिज रोग मानव, पशु तथा अन्य स्तनधारी जनावरमा लाग्ने अति खतरनाक प्राणघातक जुनेटिक रोग हो। पशु तथा मानव स्वास्थ्यको दृष्टीकोणले ठूलो समस्याको रूपमा विद्यमान रेबिज रोगका कारण पशुपालक कृषकहरूले बर्सेनि ठूलो आर्थिक क्षति व्यहोर्दै आएका

छन् । अतः कुकुरको बन्ध्याकरण र रेबिज खोपको माध्यमबाट रेबिज रोग तथा कुकुरको संख्या नियन्त्रण गरी जनस्वास्थ्य एवम पशुधन संरक्षणमा टेवा पुराउने उद्देश्य अनुरूप रेबिज रोगको जोखिमलाई न्यूनीकरण गर्न सकियोस भन्ने उद्देश्य अनुरूप शैलुङ गाउँपालिकाको नीति तथा कार्यक्रम सहज, सरल, प्रभावकारी, पारदर्शी रूपमा संचालन गर्न "कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९", शैलुङ गाउँपालिकाको विनियोजन ऐन, २०७९ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) यो कार्यविधिको नाम "कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९" रहेको छ ।

(ख) यो कार्यविधिको कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम सम्पादन गर्ने प्रयोजनको लागि शैलुङ गाउँपालिकाबाट स्वीकृत स्थानीय राजपत्रमा प्रकाशित भए पश्चात लागू हुनेछ ।

२. परिभाषा: बिषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

१. "शाखा" भन्नाले पशुपन्छी बिकास शाखा सम्झनु पर्नेछ ।
२. "स्थानीय तह" भन्नाले शैलुङ गाउँपालिका सम्झनु पर्नेछ ।
३. "कार्यालय" भन्नाले शैलुङ गाउँ कार्यपालिका वा अन्तर्गतको को कार्यालय सम्झनु पर्नेछ ।
४. "कार्यविधि" भन्नाले "कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९" सम्झनु पर्नेछ ।

३. उद्देश्य : यो कार्यविधिको उद्देश्य देहाय बमोजिम हुनेछ ।

क) शैलुङ गाउँपालिकाको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ,

ख) कुकुर बन्ध्याकरण तथा रेबिज रोग विरुद्ध खोप कार्यक्रम शैलुङ गाउँपालिका तथा अन्य संघ संस्थाको सहकार्यमा संचालन गर्ने,

ग) कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण गर्न जनचेतनामूलक सामग्री तयार गरी सुसूचित गर्ने ,

घ) संक्रमित जनावरको टोकाईका कारण रेबिज रोगका उच्च जोखिममा रहेका पशु तथा मानिसमा जोखिम न्यूनीकरण गर्न सहयोग पुराउने ,

परिच्छेद २

४. कार्यक्रम संचालन प्रकृया :

४.१ कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम तोकिएको स्थानमा कुकुरको संख्या निर्धारण गरी भटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा संबन्धित पशुपन्छी बिकास शाखाले पशु कल्याणमा संगलन संघ /संस्था / भटेरीनरी क्लिनिक तथा पशु चिकित्सक अनिवार्य रहने गरि स्थानीय तहमा कार्यरत भटेरीनरी प्राविधिकको सहकार्यमा संचालन गर्न सक्नेछ । यदि पशु कल्याणमा संगलन संघ/संस्था भटेरीनरी क्लिनिकलाई यो कार्यक्रम संचालन गर्न दिएमा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र प्रचलित कानून बमोजिम कार्यक्रम संचालन गर्ने संस्थाको छनौट गरिने छ ।

४.२ यस कार्यक्रममा सामुदायिक भाले तथा पोथी दुवै कुकुरको बन्ध्याकरण गरिने छ ।

४.३ रेबिज खोप यथासम्भव स्वदेशी प्रयोग गर्नुपर्ने छ ।

४.४ शैलुङ गाउँपालिकाले तोकेको कर्मचारीको सुपरिवेक्षणमा कुकुर बन्ध्याकरण तथा रेबिज खोप कार्यक्रम संचालन गर्नुपर्नेछ ।

४.५ रेबिज खोप तथा कार्यक्रम बन्ध्याकरण कार्यक्रम तोकिएको समय भित्र सम्पन्न गर्नुपर्ने छ ।

४.६ रोग सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न सूचनामूलक सामग्री तयार तथा वितरण गर्नुपर्ने छ ।

४.७ सम्पन्न कार्यको प्रगति विवरण नियमित रूपमा तयार गर्नुपर्नेछ ।

परिच्छेद ३

५. आर्थिक कार्यविधि :

५.१ पशुपन्छी बिकास शाखाले संचालन गरेको कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रणमा कार्यक्रम संचालन गर्न शैलुङ गाउँपालिकाको सम्बन्धित शाखाको उक्त कार्यक्रममा विनियोजित बजेटबाट आवश्यक सामग्री कानून वमोजिम खरिद गर्न सक्नेछ ।

५.२ कुकुर बन्ध्याकरण गर्ने सम्बन्धित प्राविधिक लाई प्रति कुकुर आवश्यक सामग्री सहित पारिश्रमिक बापत (भाले तथा पोथी कुकुर) दुवैको लागि प्रस्तिस्पर्धाको आधारमा उपलब्ध गराइनेछ । साथै कुकुरमा रेबिज खोप लगाउने प्राविधिकलाई प्रति कुकुर रु १० (दश मात्र) उपलब्ध गर्न सकिने छ ।

५.३ यस कार्यक्रम कार्यन्वयन गर्न कुल बजेटको २० प्रतिशत रकम खाजा खाना ,कार्यालय व्यवस्थापन तथा सूचना प्रवाहमा खर्च गर्न सकिने छ ।

५.४ कार्यक्रम सम्पन्न भैसकेपछि सो को प्रगति विवरण र बन्ध्याकरण तथा खोप लगाउदाको तस्बिरहरु लगायत अन्य कागजात उपलब्ध गराएपछि मात्र भुक्तानी दिइनेछ ।

परिच्छेद ४

६ . आर्थिक प्रसासन सेवा :

कार्यक्रमको लेखा परीक्षण तथा आर्थिक कारोबार गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उतरदायित्व ऐन, २०७६ तथा नियमावली,

२०७७, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली, २०६४ बमोजिम गरिनेछ ।

७ थपघट वा हेरफेर गर्न सक्ने :

७.१ यो कार्यविधिको कार्यन्वयनलाई थप व्यवथित र प्रभावकारी बनाउन शैलुङ कार्य गाउँपालिकाले आवश्यकता अनुसार यस कार्यविधिमा थपघट , हेरफेर तथा खारेज गर्न सक्नेछ ।

७.२ यस कार्यविधिको कार्यन्वयनमा कुनै बाधा अबरोध र अस्पष्टता भएमा त्यस्तो बाधा अबरोध फुकाउने प्रयोजनका लागि शैलुङ गाउँ कार्यपालिकाले आवश्यकता अनुसार ब्याख्या गर्न सक्नेछ ।

प्रमाणीकरण मिति २०७९ श्रावण १३ गते

आज्ञाले,

चुन बहादुर तामाङ

प्रमुख प्रशासकीय अधिकृत